



नेपाल सरकार  
नेपाल सरकार  
विश्व वातावरण मन्त्रालय  
प्रेस बिज्ञप्ति  
काठमाडौं

# वन तथा वातावरण मन्त्रालय

EX: पो. व. नं. : ३९८७  
सिंहदरवार, काठमाडौं

पत्र संख्या :-

चलानी नं. :-

प्राप्त पत्र संख्या र मिति :-

मिति २०७८ साल जेठ १८ देखि आषाढ ३ गते (तदनुसार ३१ मे देखि १७ जुन २०२१) सम्म संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धि संरचना महासन्धी (UNFCCC) को सचिवालयद्वारा आयोजना गरिएको May-June Session of Climate Change Conference-Sessions of the Subsidiary Bodies सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको उक्त सम्मेलनमा औपचारिक रूपमा कुनै पनि बिषयमा निर्णय नगर्ने र सम्मेलनका एजेण्डाहरूमा पक्ष राष्ट्रहरूले व्यक्त गरेका धारणाहरूको अनौपचारिक सारांश प्रतिवेदन तयार गर्ने उद्देश्य रहेको थियो ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धि संरचना महासन्धि, क्योटो प्रोटोकल तथा पेरिस सम्झौताको नेपाल पक्ष राष्ट्र रहेकोले उक्त सम्मेलनमा नेपालको तर्फबाट UNFCCC को सम्पर्क मन्त्रालयको हैसियतले, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्लेको नेतृत्वमा वन तथा वातावरण मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य विभिन्न गैह्र सरकारी संस्था, नागरिक समाज, युवा, महिला तथा आदिवासी जनजातीको प्रतिनिधित्व सहित ३५ जनाको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि महासन्धि, क्योटो प्रोटोकल तथा पेरिस सम्झौताका विभिन्न प्राबिधिक, अनुसन्धानात्मक तथा कार्यान्वयनका बिषयमा पक्ष राष्ट्रहरूबिच छलफल भएको थियो । साथै यस शताब्दीको मध्यसम्ममा हरित गृह ग्याँसको खुद उत्सर्जनलाई शुन्य (Net Zero Emissions) मा पुऱ्याउन पक्ष राष्ट्रहरूले आफ्नो प्रतिवद्धता जनाएका थिए ।

नेपालको तर्फबाट जलवायु परिवर्तन अनुकूलन, जलवायु वित्तको उपलब्धता तथा सोको सहज पहुँच, क्षमता विकास तथा अनुसन्धान, Koronivia Joint Work on Agriculture, पेरिस सम्झौताको Article 6 सम्बन्धि व्यवस्था र Enhanced Transparency Framework, राष्ट्रिय निर्धारित योगदान (NDC) को कार्यान्वयन तथा अतिकम विकसित राष्ट्रहरूसँग सम्बन्धित बिषयहरूमा आफ्नो धारणा व्यक्त गरिएको थियो । नेपालले जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय अनुकूलन योजना (NAP) को तयारी साथै सो को कार्यान्वयनको लागि आवश्यक वित्त सुनिश्चित हुनुपर्नेमा जोड दिएको थियो । जलवायु परिवर्तन न्यूनिकरण र अनुकूलनका लागि नेपालजस्ता अतिकम विकसित देशहरूको आर्थिक, प्राबिधिक तथा संस्थागत क्षमता अभिवृद्धीका साथै अनुमान योग्य र सुनिश्चित जलवायु वित्त व्यवस्थापनको लागि विकसित राष्ट्रहरूले तत्काल पहल गर्न पनि नेपालले आग्रह गरेको थियो । साथै जलवायु परिवर्तनजन्य प्रभावहरूको उच्च हिमाली पारिस्थितिकीय प्रणालीहरूमा परिरहेको र पर्नसक्ने प्रभावहरूको अध्ययन अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बिषयलाई महत्वकासाथ उठाइएको थियो ।

जलवायु परिवर्तनको कारकको रूपमा रहेका हरितगृह ग्याँसहरूको उत्सर्जनमा नगण्य योगदान रहेता पनि सोबाट पर्ने प्रभावहरूबाट अति कम विकसित तथा साना टापु राष्ट्रहरू अति जोखिममा रहेकोले पेरिस सम्झौता अनुसार विश्वको औसत तापक्रम बृद्धिलाइ १.५ डिग्री सेल्सियसमा सिमित राख्नको लागि विकसित तथा ठुला विकासोन्मुख देशहरूको हरितगृह ग्याँस उत्सर्जन न्यूनिकरणको राष्ट्रिय निर्धारित योगदान महत्वकांक्षी हुनुपर्नेमा समेत नेपालको जोड रहेको थियो । त्यसैगरी जलवायु परिवर्तनजन्य कारणबाट भएको हानीनोक्सानी तथा क्षतीलाइ (Loss and Damage) सम्बोधन गर्न Warsaw International Mechanism for Loss and Damage तथा Santiago Network for Loss and Damage को कार्यान्वयनलाई प्राथमिकता दिन आगामी जलवायु परिवर्तन सम्मेलन (COP26) को छलफलको बिषय बनाइनुपर्नेमा नेपाल लगायतका अति कम विकसित देशहरूको भनाई रहेको थियो ।

उक्त सम्मेलनको एजेण्डाहरूमा पक्ष राष्ट्रहरूले व्यक्त गरेका धारणाहरूको अनौपचारिक सारांश प्रकाशित गरिएको र सो एजेण्डाहरूमा आगामी सम्मेलनमा पुनः थप छलफल हुने जनाइएको छ ।

८ आषाढ, २०७८

(प्रवक्ता)